

प्रथम त्रैमासिक प्रगति प्रतिवेदन

(आ.व. ०८०/८१)

आयोजनाको नाम: सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजना, विराटनगर



सि.नं.	आयोजनाको लक्ष्य अनुसार अपेक्षित प्रतिफल	यस आ.व.को लक्ष्य	ईकाइ संख्या	लक्ष्य	प्रगति
(क)	सप्तकोशी सुनकोशी आयोजनाको बाँकी अध्ययन कार्य	<p>i) Discussion of Draft Report on Revised Parameters of Project in 17th JTE meeting</p> <p>ii) EIA study including Resettlement and Rehabilitation Plan</p> <p>iii) Balanced Drilling and Drifting Work</p> <p>iv) Flood Benefit Study</p> <p>v) GLOF Study</p> <p>vi) Power Potential and Evacuation Studies etc.</p>	संख्या	<p>i) आयोजनाको परिमार्जित (Revised) आकार प्रकार (Parameters) सम्बन्धी अध्ययनको प्रतिवेदन माथि १७ औं Joint Team of Experts (JTE) बैठकमा छलफल गर्ने</p> <p>ii) Drilling and Drifting को लागत अनाम तयार गरी १७ औं Joint Team of Experts मा स्वीकृतिको लागि पेश गर्ने</p>	<p>i) नेपाल - भारत संयुक्त विज्ञ टोलीको मिति २०८० आश्विन २२-२४ मा सत्रौं बैठक नेपालको विराटनगरमा सम्पन्न भएको र उक्त बैठकमा संयुक्त जलस्रोत समिति (जे.सि. डब्लु.आर.) को नवौं बैठकको निर्देशन बमोजिम आयोजनाबाट तयार गरिएको परिमार्जित आकार प्रकार सम्बन्धी अध्ययनको प्रतिवेदन प्रस्तुत भई सो उपर विस्तृत रुपमा छलफल हुँदा सप्तकोशी आयोजनाको डुवान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित/संचालित गरिएका आयोजनाहरू, सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरूलाई समेत मध्यनजर गरि बाँधको रुचाइलाई घटाउने सहमति भएको।</p> <p>ii) भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पूनर्वास तथा पूनर्स्थापन अध्ययन, Flood Benefit अध्ययन जस्ता महत्वपूर्ण बाँकी अध्ययन कार्यहरूलाई प्राथमिकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको।</p> <p>iii) Drilling and Drifting कार्यको लागत अनुमान 17th JTE बैठकमा स्वीकृत भएको।</p>

(Handwritten signature)

(Handwritten signature)

प्रथम त्रैमासिक प्रगति प्रतिवेदन

(आ.व. ०८०/८१)

आयोजनाको नाम: सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजना, विराटनगर

सि.नं.		प्रथम त्रैमासिक		प्रगति	
सि.नं.	आयोजनाको लक्ष्य अनुसार अपेक्षित प्रतिफल	यस आ.व.को लक्ष्य	ईकाइ	लक्ष्य	प्रगति
ख)	Public Opinion Survey	खरिद सम्पन्न गर्ने ।	संख्या	ToR, RFP, लागत अनुमान, Evaluation Criteria तयारी गर्ने ।	तयारी भैरहेको ।
ग)	फर्निचर तथा फिक्चर्स खरिद गर्ने कार्या	खरिद सम्पन्न गर्ने ।	संख्या	स्पेसिफिकेसन र लागत अनुमान तयारी गर्ने ।	तयारी भैरहेको ।
घ)	मेसिनरी औजार खरिद गर्ने	खरिद सम्पन्न गर्ने ।	संख्या	स्पेसिफिकेसन र लागत अनुमान तयारी गर्ने ।	तयारी भैरहेको ।

[Handwritten signature]

[Handwritten signature]

प्रथम त्रैमासिक प्रगति प्रतिवेदन

(आ.व. ०८०/८१)

आयोजनाको नाम: सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजना, विराटनगर
कार्यसम्पादनका सिलसिलामा अनुभूत गरिएका मुख्य-मुख्य समस्या / मुद्दाहरू

सि.नं.	आयोजना कार्यान्वयनमा देखिएका मुख्य समस्याहरू	समस्या देखापर्नुका कारणहरू	समस्या समाधान गर्न गरिएका प्रयासहरू	मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) मा प्रस्तुत गर्नुपर्ने देखिएका समस्याहरू	समस्या समाधानको लागि सुझाव
१.	निर्धारित समयमा अन्वेषण कार्य सम्पन्न नहुनु ।	१. विविध राजनैतिक माग एवं समस्याहरूको अतिरिक्त सप्तकोशमा निर्मित ब्यारेज र सो संग सम्बन्धित संरचनाहरूले आसपासमा पुन गएको भौतिक क्षतिहरूबाट प्रभावित, कोशी कटान, डुवान, तोपान आदिबाट पीडित स्थानिय वासिन्दाहरूले विगत देखि पाउन बाँकी रहेको क्षतिपूर्ति र यस आयोजनाको विकासबाट हुनसक्ने सम्भावित क्षतिबाट सुरक्षित रहन विभिन्न मागहरू राख्दै सरोकारवालाहरूबाट आयोजनाको अध्ययन कार्यमा अवरोध हुँदै आएको तर हालसम्म सो सम्बन्धी ठोस पहल हुनसकेकोले अन्वेषण कार्य निर्वाध रुपमा सञ्चालन गर्न कठिनाई भईरहेको।	१. स्थानीय सरोकारवालाहरू अवरोधको कारण आयोजनाको अध्ययन कार्य अगाडि बढ्न नसकिरहेको अवस्थामा समस्या समाधानका लागि यस विषयमा आयोजनामा आन्तरिक गृह कार्य र सरोकारवालाहरूसँग अन्तरक्रियात्मक छलफल गरि विश्वासको वातावरण बनाउने तर्फ पहल भैरहेको ।	१. स्थानीय स्तरमा राजनैतिक संगठन तथा बिभिन्न सरोकारवालाहरू बाट हुने अवरोध न्यून गर्न केन्द्रीयस्तरमा राजनैतिक सहमति कायम गर्न पहल हुनुपर्ने ।	१. आयोजनाको अध्ययन कार्यको विषयमा राजनीतिक दलहरूको दृष्टिकोण फरक फरक देखिएकोले केन्द्रदेखि स्थानीयस्तरसम्म आयोजनाको बारेमा साझा दृष्टिकोण नितान्त आवश्यक भएकोले राजनीतिक दलहरूबीच एक साझा सहमति निर्माण गर्ने ।

तयार गर्नेको नाम: वीरेन्द्र पण्डित

पद: इन्जिनियर

दस्ताखत:

मिति:

प्रमाणित गर्नेको नाम:

पद:

दस्ताखत:

मिति:

आयोजना प्रमुखको नाम: सहदेव थापा

पद: नि. आयोजना प्रमुख

दस्ताखत:

मिति:

2080/06/02

प्रथम त्रैमासिक प्रगति विवरण २०८०-८१

- १ आ.व. २०८०/८१ ७ यस अवधिको खर्च रकम र प्रतिशत : २८.५६ ६८.३१% १२)सोधभर्ना स्थिति: -
 २ बजेट उपशीर्षक नं.: ३०८०११०२ क) आन्तरिक १) नेपाल सरकार (क) माग गर्नु पर्ने रकम -
 ३ मन्त्रालय/ विभाग/संस्था बिद्युत विकास विभाग, उर्जा, जलस्रोत तथा सिंचाई २) स्थानीय निकाय / संस्था: - (ख)माग गरेको रकम -
 ४ कार्यक्रम/ आयोजनाको नाम समकोशी उच्च बाँध बहुउद्देशीय आयोजना ३) जनसहभागिता: - (ग) प्राप्त हुन बाँकि रकम -
 ५ आयोजना/ कार्यालय प्रमुखको नाम सहदेव थापा ख) बैदेशिक अनुदान -
 ६ यस अवधिको बजेट (रु): ४१.८१ ऋण -

- क) आन्तरिक: १) नेपाल सरकार - ४१.८१ ८ चालु आ.व.को हालसम्मको खर्च रकम र प्रतिशत -
 २) स्थानीय निकाय / संस्था: ९ कुल लागतमध्ये सुरदेखि यस अवधिसम्मको कुल खर्च रकम र प्रतिशत
 ३) जनसहभागिता: १० आयोजनाको सुरदेखि यस अवधिसम्मको भौतिक प्रगति प्रतिशत
 अनुदान - ११ आयोजनाको कुल अवधिमध्ये बितेको समय प्रतिशतमा

ख) बैदेशिक

रकम रु. लाखमा

क्र.स.	कार्यक्रम/क्रियाकलाप	खर्च शीर्षक	इकाई	बाषिक लक्ष्य		पहिलो त्रैमासिक लक्ष्य		पहिलो त्रैमासिक खर्च		सुचकमा आधारित प्रमुख प्रतिफल /उपलब्धी	कैफियत
				परिमाण	भार	परिमाण	भार	परिमाण	भार		
(अ) पूंजीगत खर्च अन्तर्गतका कार्यक्रमहरू:											
१.०	मेशिनरी तथा औजार	३११२२		४	२.७३	५					
२.०	फर्निचर तथा फिक्चर्स	३११२३		१५४	१.०९	२	०.१४	०.२५	०.०		
३.०	पूँजीगत परामर्श	३११३५			२१.८६	४०		०	३१.२०	१.५	०
३.१	Public Opinion Survey		संख्या	१	१०.९३	२०			३१.२०		
३.२	ससकोशी- सुनकोशी आयोजनाको बाँकी अध्ययन कार्य		प्र.श.	१००	१०.९३	२०	०.००			१.५०	
क)	पूँजीगत खर्च कार्यक्रमको जम्मा:			१५८	२५.६८	४७	०.१४	०.२५	१.५०	०	
(आ) चालु खर्च अन्तर्गतका कार्यक्रमहरू											
१.०	तलब	२११११	जना	१०	४९.७३	९१	१५.३०	२७.९९	११.२२	२०.५३	
२.०	पोशाक	२११२१	जना	१०	०.५५	१	०.००	०.००	०.००	०.००	
२.०	महंगी भत्ता	२११३२	जना	१०	१.०९	२	०.३३	०.६०	१०.१६	०.३३	०.६१
३.०	कर्मचारी बैठक भत्ता	२११३४	पटक	३	०.५५	१	०.२२	०.४१	४.८३	०.३६	०.६६
४.०	योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	२१२१२	महिना	१	०.५५	१			०.००	०.००	०.००

Handwritten signature and date: १३/११/२०८०



५.००	योगदानमा आधारित बिमा कोष	२१२१३	जना	१०	०.०७	०.१२	१०.००	०.०७	०.१२	
६.००	पानी तथा बिजुली	२२१११	पटक	३	०.०४	०.०८	२.२४	०.०३	०.०६	
७.००	संचार महसुल	२२११२	पटक	३	०.०७	०.१२	०.२५	०.०१	०.०१	
८.०	इन्धन (कार्यालय प्रयोजन)	२२२१२	लीटर	६३०	०.३६	०.६६	८५७.१६	०.४९	०.९०	
९.०	सवारी साधन मर्मत खर्च	२२२१३	पटक	३	०.११	०.२०	६.५४	०.२४	०.४४	
१०.०	बिमा तथा नवीकरण खर्च	२२२१४	वटा	१	०.१४	०.२६	०.००		०.००	
११.०	मेसनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	२२२२१	वटा/संख्या	४	०.०९	०.१७	४.२८	०.०९	०.१७	
१२.०	इन्धन अन्य प्रयोजन	२२३१४	संख्या	३	०.०३	०.०६	०.००	०.००	०.००	
१३.०	अन्य कार्यालय संचालन खर्च	२२३१९	रु.	१.३	०.०९	०.१७	३.५५	०.२६	०.४८	
१४.०	सेवा र परामर्श खर्च	२२४११	पटक	३	०.१४	०.२५	०.००	०.००	०.००	
१५.०	कारार सेवा शुल्क	२२४१३	जना	४	१.६४	३.०१	३.७५	१.५४	२.८२	
१६.०	कार्यक्रम खर्च	२२५२२	पटक	१	२.७३	५	०.१४	०.३८	०.७०	
१७.०	अनुगमन मूल्याङ्कन खर्च	२२६११	पटक	४	०.३३	०.६१	३.५८	०.२८	०.५१	
१८.०	भ्रमण खर्च	२२६१२	पटक	११	०.४०	०.७३	२.३३	०.०९	०.१६	
१९.०	विविध खर्च	२२७११	पटक	३	०.२०	०.३७	३.१०	०.२१	०.३८	
२०.०	घरभाडा	२८१४२	महिना	३	०.४१	०.७५	०.००	०.००	०.००	
(ख)	चालु खर्च कार्यक्रमको जम्मा			१३६	७४.३२	४१.५६		१५.६१	२८.५६	
(ग)	कुल जम्मा खर्च (क + ख)			१८३	१००	४१.८९		१७.११	२८.५६	
प्रथम त्रैमासिक विचिय प्रगती (प्रतिशत)										
६८.३१										
प्रथम त्रैमासिक भौतिक प्रगती (प्रतिशत)										
७४.८७										

Handwritten signature

Handwritten signature